



कानेपोखरी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

बयरवन, मोरङ

१ नं. प्रदेश, नेपाल

पत्र संख्या : २०७५/०७६

प्राविधिक कर्मचारी करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना !

प्रथम पटक प्रकाशित मिति:- २०७५/०८/१९

कानेपोखरी गाउँपालिका “करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५” तथा कानेपोखरी गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७५।०६।२३ गतेको निर्णय अनुसार यस गाउँपालिकामा देहायका सेवा संख्या र योग्यता भएका प्राविधिक करारमा नियुक्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दिनको २ बजे सम्म राजश्व तिरेको रसिद सहित दरखास्त दिनु हुन सम्बन्धित सवैका लागि यो सूचना प्रकाशन गरिएको छ । म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन ।

विज्ञापन नम्बर	पद/श्रेणी	सेवा/समूह	पद संख्या	न्युनतम शैक्षिक योग्यता	दरखास्त शुल्क रु.	कैफियत
०१/०७५/७६	सव-ईन्जिनियर/पाँचौं	ईन्जिनियरिड/सिभिल/जनरल /वि.आर.	१	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल सव ईन्जिनियरिड वा बिल्डिङ एण्ड आर्किटेक्चर विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण ।	५००	
०२/०७५/७६	अ.सव ईन्जिनियर/चौथो	ईन्जिनियरिड/सिभिल/जनरल /वि.आर.	३	मान्यता प्राप्त शिक्षण संस्थाबाट सव ओभरसियर वा सो सरह उत्तीर्ण ।	५००	

१. दरखास्त दिने स्थान: कानेपोखरी गाउँपालिकाको कार्यालय, बयरवन मोरङ ।
२. परीक्षाको किसिम: प्राप्त दरखास्त मध्येबाट शैक्षिक योग्यता, कार्यअनुभव र स्थायी ठेगानाको आधारमा मुल्यांकन गरी सुचिकृत गरिनेछ र सुचिकृत उम्मेदवार मध्येबाट अन्तर्वार्ताको मध्यमद्वारा छनौट गरिनेछ ।
३. दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्टसम्म दरखास्त बुझाउन सकिनेछ ।
४. सम्पर्क मिति: अन्तिम मितिको भोलिपल्ट र सो दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुल्ने पहिलो दिन ।
५. परिषदमा दर्ता हुनु पर्ने पदको हकमा सम्बन्धित परिषदमा नाम दर्ता भएको हुनु पर्नेछ ।
६. काम गर्नु पर्ने स्थान: कानेपोखरी गाउँपालिका क्षेत्र भित्र ।
७. दरखास्त फारामको साथ पेश गर्नु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र, अनुभवको प्रमाणपत्र, परिषदमा दर्ताको प्रमाणित प्रतिलिपिहरू । पेश गरिएका सबै प्रतिलिपिहरूको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नु पर्नेछ ।
८. उमेरको हद: दरखास्त दिने अन्तिम मितिसम्ममा सहायकस्तरको हकमा १८ बर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र अधिकतमस्तरको हकमा २१ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ ।
९. विदेशी बोर्डबाट उत्तीर्ण भई शैक्षिक योग्यता प्राप्त गरेको उम्मेदवारले समकक्षता निर्धारण गरेको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
१०. दरखास्त दस्तुर वापतको रकम यस कानेपोखरी गाउँपालिकाको कार्यालयमा बुझाई सो को सक्कल रसिद दरखास्त फाराम साथ पेश गर्नु पर्नेछ ।
११. दरखास्त फाराम यस कार्यालयको प्रशासन शाखा र वेवसाईट www.kanepokharimun.gov.np बाट समेत प्राप्त गर्न सकिनेछ । थप जानकारीको लागि कानेपोखरी गाउँपालिकाको कार्यालय मोरङमा तथा टेलिफोन नं. ०२१-५८५१५५ मा सम्पर्क राख्न सकिनेछ ।
१२. विज्ञापन गरिएको पदको परीक्षा पाठ्यक्रम लोकसेवा आयोगले निर्धारण गरे वमोजिम हुनेछ ।
१३. तलब सुविधा: नेपाल सरकारको तलब स्केल वमोजिम हुनेछ ।
१४. प्राथमिकता:
 - (क) स्थानीय तहमा कार्य अनुभव भएको, कम्प्युटरमा दक्ष, सवारी साधन चलाउन जान्ने र स्थानीयलाई विशेष प्राथमिकता दिईनेछ । र माथिल्लो तहको शैक्षिक योग्यता भएका सव ईन्जिनियर र अ.सव ईन्जिनियरलाई विशेष प्राथमिकता दिईने छ ।
१५. सम्झौता र कार्य सुरु गर्नु पर्ने मिति: छनौट भएको उम्मेदवार र कानेपोखरी गाउँपालिका बीच करार सेवा कार्य गर्न छनौट भएको मितिबाट ७ दिन भित्र सम्झौता गर्नु पर्नेछ र कार्य आरम्भ गर्नु पर्नेछ । यदि सो मिति भित्र सम्झौता गर्न नआएमा योग्यता क्रममा रहेका अन्य उम्मेदवारसंग सम्झौता गरिनेछ ।